

आज मिति २०७५।१०।१४ गते सोमवारका दिन विहान ८:०० बजे बेलबारी नगरपालिकाका नगर प्रमुख श्री ज्ञानेन्द्र सुवेदीज्यूको अध्यक्षतामा नगर कार्यपालिकाका तपशिल बमोजिमका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा वैठक बस्यो ।

तपशिल

क्र.सं.	नाम थर	पद	हस्ताक्षर
१	श्री ज्ञानेन्द्र सुवेदी	प्रमुख	उपस्थित
२	श्री ढाका कुमारी पराजुली	उपप्रमुख	उपस्थित
३	श्री चक्र बहादुर खुलाल	सदस्य	उपस्थित
४	श्री घनश्याम गौतम	सदस्य	उपस्थित
५	श्री योगेन्द्र प्रसाद सुवेदी	सदस्य	उपस्थित
६	श्री राम कुमार राई	सदस्य	उपस्थित
७	श्री विश्वबन्धु बस्नेत	सदस्य	उपस्थित
८	श्री उदय बहादुर राई	सदस्य	उपस्थित
९	श्री चेत बहादुर बस्नेत	सदस्य	अनुपस्थित
१०	श्री धनपति गौतम	सदस्य	अनुपस्थित
११	श्री नगेन्द्र खड्का	सदस्य	उपस्थित
१२	श्री गंगा बहादुर याख्खा	सदस्य	अनुपस्थित
१३	श्री यम बहादुर पोखरेल	सदस्य	उपस्थित
१४	श्री खिनामाया थापा	सदस्य	उपस्थित
१५	श्री गिता शिवा	सदस्य	उपस्थित
१६	श्री बिन्दुकला गुरुङ्ग	सदस्य	उपस्थित
१७	श्री सुनिता चौधरी	सदस्य	अनुपस्थित
१८	श्री सुजना राजवंशी	सदस्य	उपस्थित
१९	श्री गिता गिरी	सदस्य	उपस्थित
२०	श्री शिवनाथ धिमाल	सदस्य	उपस्थित
२१	श्री धन बहादुर शिवा	सदस्य	उपस्थित
२२	श्री गणेश प्रसाद दाहाल	सचिव	उपस्थित
	अन्य कर्मचारीहरु		
१	श्री महेन्द्र खड्का	शाखा अधिकृत (सातौं)	उपस्थित
२	श्री टेकनाथ रेग्मी	लेखा अधिकृत	उपस्थित
३	श्री पुष्पराज अधिकारी	खरिदार	उपस्थित
४	श्री दिनेश खड्का	स-कम्प्यूटर अपरेटर	उपस्थित

प्रस्तावहरू

१. ग्रामथान गा.पा.को मिति २०७५।१।२० को पत्र सम्बन्धमा ।
२. लोहन्द्रा खोलाको निकासी ठेक्का सम्बन्धमा ।
३. बजार व्यवस्थापन सम्बन्धमा ।
४. योजना अनुमोदन सम्बन्धमा ।

निर्णयहरू

निर्णय नं. १: ग्रामथान गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय तेतरिया मोरङको मिति २०७५।१।२० को च.नं. १५८१ को पत्रसाथ उक्त गाउँपालिकाको मिति २०७५।१।१८ को निर्णय नं.१ "प्रस्ताव नं. १ माथि छलफल गर्दा यस ग्रामथान गा.पा. र बेलबारी न.पा.ले लोहन्द्रा खोलबाट ढुंगा, गिट्टी, बलुवाको बिक्रीकर उठाउदै आएको र बेलबारी न.पा.ले बिक्रीकर उठाएको ढुंगा, गिट्टी, बलुवाको निकासी ग्रामथान गाउँपालिका भएर हुने भएको हुदाँ सो ढुंगा गिट्टी बलुवाको निकासी कर ग्रामथान गाउँपालिकाले नै लिने निर्णय गरियो भन्ने विषय "कार्यपालिकाको बैठकमा पेश भई छलफल भयो । स्थानीय सरकार संचालन ऐन २०७४ को गाउँपालिका तथा नगरपालिकाको अधिकारको दफा ११ को उपदफा (घ) को खण्ड (छ) मा ढुंगा, गिट्टी, बलुवा, माटो, काठ, दाउरा, जराजुरी, स्लेट, खरिढुंगा आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन गर्न पाउने व्यवस्था छ । ग्रामथान गाउँपालिकाको उक्त निर्णयबाट बेलबारी नगरपालिकाले असुल गर्न पाउने उक्त ऐनको दफा ११ घ (छ) ले दिएको निकासी कर सम्बन्धी कानूनी व्यवस्थालाई प्रतिकूल हुने गरी गरिएको उक्त निर्णय सच्याउन र यस नगरपालिका क्षेत्रभित्रबाट उत्खनन भई निकासी हुने ढुंगा, गिट्टी, बलुवा, मिक्सगिट्टी, माटो निकासी कर यस नगरपालिकाले निर्वाध रूपमा असुल गर्न सहयोग पुर्याई दिने व्यवस्थाका लागि ग्रामथान गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. २: मिति २०७५।५।३० गते प्रकाशित सूचना अनुसार चालु आर्थिक वर्षको लागि लोहन्द्रा खोलाको ढुंगा गिट्टी बलुवा भरौट आदीको निकासी शुल्क संकलन सम्बन्धमा पेश भएका फर्महरू बेतना डेभलपमेन्ट एण्ड एसोसिएट प्रा.लि. बेलबारी ३, मोरङ कन्स्ट्रक्शन प्रा.लि. गोदावारी ११ ललितपुर र श्री सयपत्री मल्टीप्रपोज कम्पनी प्रा.लि. बेलबारी ३ मध्ये सबैभन्दा बढी कबोल अंक पेश गर्ने श्री सयपत्री मल्टीप्रपोज कम्पनी प्रा.लि. बेलबारी ३ को मिति २०७५।७।४ गते ठेक्का स्वीकृत गरी तपशिल बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईएको ।

१. मिति २०७५।७।४ गते ठेक्का स्वीकृत भै संझौताको लागि पत्राचार गरिएको ।
२. मिति २०७५।७।९ गते कम्पनीले संझौताका लागि निवेदन दिएको ।
३. कार्यालयबाट तोकिएको समयमा संझौता गर्न नआएकोले कम्पनीलाई मिति २०७५।७।२५ गते ताकेता गरिएको ।
४. मिति २०७५।८।२ गते निकासी शुल्क संकलनको लागि ग्रामथान तर्फबाट समस्या भईरहेको हुदाँ संझौता अवधि थपका लागि निवेदन दिएको ।
५. ग्रामथान गाउँपालिका बिच मिति २०७५।९।१ गते बसेको संयुक्त बैठकबाट समस्या समाधानको लागि पहल भएको ।
६. मिति २०७५।९।२ गते पुन कम्पनीलाई संझौताका लागि ताकेता गरिएको ।
७. मिति २०७५।९।८ गते कम्पनीले पुन निकासी शुल्क संकलनमा समस्या निराकरण नभइ रहेकोले दुई पालिका बिच पहल भई संझौताका म्याद थप हुन अनुरोध गरेको ।

८. मिति २०७५।९।२३ गते पुन संझौताका लागि ताकेता गरिएको ।

९. मिति २०७५।१०।६ गतेको कम्पनीको निवेदन अनुसार हालसम्मको बाकी समय घटाइ संझौता गर्न मन्जुर भएको निवेदन पेश भएको ।

उक्त कम्पनीको निवेदन र ग्रामथान गाउँपालिका तर्फबाट निकासी शुल्क संकलनमा भैरहेको अवरोधलाई मध्यनजर गरी पुनः दुवै पालिका बिच छलफल गरी सुधार गर्न पहल गर्ने साथै निकासी शुल्क असुलीको अशोज देखि असार सम्मको १० महिनाको अवधिलाई आधारमानी उक्त कम्पनीलाई ३ महिना बराबरको समयवधि वापत रु. १९,३९,७०३।४० पैसा छुट दिई कम्पनीले कबोल गरेको रकममा घटाई हुन आउने रु. ४५,२५,९७४।६० पैसा सार्वजनिक सूचना अनुसार एकमुष्ट रकम जम्मा गरेमा १० प्रतिशत छुट समेत दिने निर्णय गरियो ।

निर्णय नं. ३: नगर प्रहरी संचालन सम्बन्धमा मुख्य बजार क्षेत्रहरुमा र लोकमार्गको क्षेत्राधिकार भित्रको अवरोध हटाउन इलाका प्रहरीको समेत सहयोग लिई परिचालन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४: वडा कार्यालयको माग बमोजिम नगर प्रमुखज्यूबाट विभिन्न मितिमा तपशिल बमोजिमका योजनाहरुको खण्डीकरणको लागि स्वीकृत गरिएको हुदाँ उक्त योजनाहरुको अनुमोदन गर्ने निर्णय गरियो ।

सि. नं.	स्वीकृत योजना शिर्षक	विनियोजित रकम	ठेगाना	खण्डिकरण भएका योजनाको नाम	रकम
१	सानातिना मर्मत योजना	९,५०,०००।	बेलवारी १	विहानी टोल विकास संस्था अर्न्तगतका सडकहरुमा विजुली बत्ति मर्मत	रु ९,६००।
				राधाकृष्ण टोल संगठनमा फलैचा ,सडक बत्ति,होर्डिडबोर्ड मर्मत	रु १,५०,०००।
				अमुना पर्ताघारी सिचाई बाध निर्माण	रु १,००,०००।
				हेल्थपोष्ट लाईन टोल विकास संस्था अर्न्तगत जेष्ठ नागरिक र सोमबारे हाटवजार जाने सिसौली खोलामा फलामे पुल निर्माण	रु १,५०,०००।
				बेलवारी स्वास्थ्य चौकी भवनमा रंगरोकन तथा असक्त हरुका लागि अपांग मैत्री बाटो बनाउन र भईरहेको भवनमा प्रयोगशाला व्यवस्थापन गर्ने	रु १,००,०००।
				पर्ताघारी टोल विकास संस्था अर्न्तगत गोलेपैनी मर्मत	रु ५०,०००।
				शिद्धार्थ टोल विकास अर्न्तगत शिद्धार्थ मार्गको कच्चि सडक मर्मत	रु ५०,०००।
				नक्सलमा रहेमो डम्बर मार्गको कच्चि सडक मर्मत	रु ५०,०००।
				राधाकृष्ण मन्दिर तथा त्रिखण्ड शिवालय मन्दिर मर्मत	रु१,००,०००।
	जम्मा				रु७,५९,६००।
२	वडा तर्फको सिचाई बाँध पैनी मर्मत सुधार(सि.नं.११३)	२,५०,०००।	बेलवारी ११	कूडीरी खोला बाँधपैनी मर्मत	रु १,५०,०००।
				धैतीखोला बाँध पैनी मर्मत	रु १,००,०००।
	जम्मा				रु २,५०,०००।